



कञ्चन गाउँपालिका  
Kanchan Rural Municipality

गाउँ कार्यपालिकाको कार्यालय  
Office Of The Rural Municipal Executive

पत्र संख्या / Ref No :- ०८२/८३

चलानी नं. / Dispatch No.:-

कञ्चन गाउँपालिका  
कञ्चन गाउँपालिकाको कार्यालय  
Kanchan Rural Municipality  
लुम्बिनी प्रदेश, नेपाल  
२०७३

लुम्बिनी प्रदेश, नेपाल  
Lumbini Province, Nepal

मिति: २०८२/११/०८

ने.सं. ११४६, चिल्लाख, तृतीया

विषय: बेरोजगार व्यक्तिको सूचिमा सूचिकृत हुने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११ उपदफा (१) मा रोजगारीको हक सम्बन्धी दोस्रो संशोधन नियमावली, २०७५ को नियम ७ को उपनियम (१) र राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८२ को दफा १७ बमोजिम आगामी आ.व. २०८३/८४ मा न्यूनतम रोजगारीमा संलग्न हुन चाहने १८ देखि ५९ वर्ष उमेर समुहका बेरोजगार व्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहमा निवेदन दिन सक्ने समयावधि तथा अन्य जानकारी तपसिल बमोजिम कायम गरिएको हुँदा तोकिएको समयभित्र आफ्नो वडा कार्यालयमा गई रित पूर्वक फारम भर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । साथै निवेदनको ढाँचा गाउँपालिकाको वेबसाइट, फेसबुक पेज, रोजगार सेवा केन्द्र र सम्बन्धित वडा कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

तपसिल:

१. अनूसूचि -१ बमोजिमको ढाँचामा सबै विवरण उल्लेख भएको आवेदन,
२. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३. परिवारका सबै सदस्यको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
४. हालसालै खिचेको पासपोर्ट साइजको फोटो एक थान,
५. निवेदकको सम्पर्क नं. तथा बैंक खाता नं.

.....  
(माधव प्रसाद पोखरेल)  
प्रमुख प्रशासकीय अधिकृत

अवगतार्थ:

श्री गाउँपालिका अध्यक्ष / उपाध्यक्ष ज्यू, कञ्चन गाउँपालिका, रुपन्देही ।

बोधार्थ:

श्री वडा कार्यालयहरु (१-५) सबै- कञ्चन गा.पा.-सम्बत् २०८२ साल फागुन मसान्त सम्ममा प्राप्त आवेदनहरु रुजु गरी २०८२ साल चैत्र १० गते भित्र रोजगार सेवा केन्द्रमा पठाउनुहुन श्री सूचना प्रविधि ईकाई, कञ्चन गाउँपालिका, रुपन्देही: वडा कार्यालय र कार्यालयको वेबसाइट, फेसबुक पेज र वडा कार्यालयमा सूचना संप्रेषण गर्नुहुन ।

## बेरोजगार दर्ता अभिलेखिकरणका लागि दिने निवेदन

**माधव प्रसाद पाख्राल**  
प्रमुख प्रशासकीय अधिकृत

श्री वडा कार्यालय,

मिति: .....

वडा नं .....

रोजगारीको हक सम्बन्धि ऐन, २०७५ ले गरेको व्यवस्था बमोजिम मैले न्यूनतम रोजगारीको अवसर नपाएको र म तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नभएको हुँदा नेपाल सरकार स्थानीय तहद्वारा संचालित न्यूनतम रोजगार / प्रदेश सरकार / कार्यक्रममा संलग्न हुन देहाय बमोजिमको विवरण सहित यो निवेदन पेश गरेको छु ।

१. नाम, थर:.....

२. लिंग: (कुनै एकमा √ लगाउनुहोस् ) क) पुरुष ख) महिला ग) अन्य

३. पारिवारिक विवरण:

(अ) वर्ग / समूह : (तपाईं आफूलाई कुन वर्ग / समूहमा राख्न रुचाउनु हुन्छ ? कुनै एकमा √ लगाउनुहोस्)

| क) आदिवासी<br>जनजाती | ख) दलित | ग) वैश्य | घ) मुसलमान | ड) ब्राह्मण | च) क्षेत्री | छ) मधेशी | ज) अन्य ..... |
|----------------------|---------|----------|------------|-------------|-------------|----------|---------------|
|                      |         |          |            |             |             |          |               |

(आ) अल्पसंख्यक समूदाय (कुनै एकमा √ लगाउनुहोस्):

हो

होइन

(इ) लोपोन्मुख जनजाती (कुनै एकमा √ लगाउनुहोस्):

हो

होइन

(ई) सीमान्तकृत वर्ग (कुनै एकमा √ लगाउनुहोस्):

हो

होइन

(यदि (ई) मा उत्तर 'हो' भने, अतिसीमान्तकृत वर्गको हो?)

हो

होइन

(उ) परिवारको संख्या:

१. महिला: ..... पुरुष: ..... अन्य: ..... जम्मा: .....

२. १८ देखि ५९ वर्ष उमेर समूहको सदस्य संख्या: .....

(ऊ) परिवारमा अपाङ्गता भएका सदस्य (कुनै एकमा √ लगाउनुहोस्):

छ

छैन

(यदि उत्तर 'छ' भन्ने भएमा देहायको विवरण उल्लेख गर्नुहोस् । 'छैन' भने तथा आवेदक महिला भएमा 'ए' को उत्तर दिनुहोस् । यदि आवेदक पुरुष या अन्य भएमा प्रश्न नं. ४ को उत्तर दिनुहोस् )

१. नाम: ..... उमेर: ..... अशक्तताको प्रकृति: पूर्ण अशक्त / अति अशक्त / मध्यम / सामान्य

२. नाम: ..... उमेर: ..... अशक्तताको प्रकृति: पूर्ण अशक्त / अति अशक्त / मध्यम / सामान्य

३. नाम: ..... उमेर: ..... अशक्तताको प्रकृति: पूर्ण अशक्त / अति अशक्त / मध्यम / सामान्य

(ए) निवेदक महिला भएमा, गर्भवती वा सुत्केरी भएको महिला हो ?

हो

होइन

(यदि 'हैन' भने प्रश्न ४ मा जानुहोस् । यदि 'हो' भने देहायको प्रश्नको उत्तर दिनु होस्)

गर्भवती: ..... महिना वा सुत्केरी भएमा : ..... महिना

४. स्थायी ठेगाना: प्रदेश: ..... जिल्ला: ..... न.पा. / गा.पा.: ..... वडा नं.: .....
५. सम्पर्क विवरण (उपलब्ध भए सम्म) मोबाइल नं. .... इमेल: .....
६. आवेदकको मुख्य पेशा (कुनै एकमा मात्र √ लगाउनुहोस्):

| क्र.सं. | पेशा                             | क्र.सं. | पेशा                     |
|---------|----------------------------------|---------|--------------------------|
| क)      | कृषि तथा पशुपालन                 | ख)      | गृहणी (महिला भएमा मात्र) |
| ग)      | विद्यार्थी (अध्ययनरत भएमा मात्र) | घ)      | ज्याला मजदुरी            |
| ड)      | बेरोजगार                         | च)      | उद्योग तथा व्यापार       |
| छ)      | नोकरी तथा जागीर                  | ज)      | वैदेशिक रोजगारी          |
| झ)      | व्यावसायिक कार्य                 | ञ)      | अन्य .....               |

७. निवेदक चालु आ. व. मा रोजगारीमा संलग्न दिन संख्या : ..... दिन
८. निवेदकले चालु आ.व. मा कूल रोजगारी वा स्वरोजगारीबाट प्राप्त गरेको आम्दानी रकम: रु. ....
९. आवेदक कृषिमा वा ज्याला मजदुरी गर्ने परिवारको सदस्य हो? (कुनै एकमा √ लगाउनुहोस्) ☐ हो ☐ होइन  
(यदि उत्तर 'होइन' भएमा प्रश्न १० मा जाने । यदि उत्तर 'हो' भएमा देहायको प्रश्नको उत्तर दिनु होस्)
- क) कृषि उत्पादन वा ज्याला मजदुरीले कति महिना खान पुग्दछ ? ..... महिना
१०. निवेदन भूमिहिन वा सुकुम्बासी हो ? (कुनै एकमा √ लगाउनुहोस्) ☐ हो ☐ होइन
११. निवेदकको घरमूली एकल महिला हो? (कुनै एकमा √ लगाउनुहोस्) ☐ हो ☐ होइन
१२. निवेदक शहिद परिवार या बेपत्ता परिवारको सदस्य हो? (कुनै एकमा √ लगाउनुहोस्) ☐ हो ☐ होइन
१३. परिवारमा काम गर्ने उमेर समूह (१८ देखि ५९ वर्ष) को र काम गर्न सक्ने शारीरिक अवस्था भएको परिवारको सदस्य (कुनै एकमा √ लगाउनुहोस्) ☐ छ ☐ छैन  
(यदि उत्तर 'छैन' भने कारण खुलाउनुहोस् । कारणहरु .....  
.....  
.....)

  
माधव प्रसाद पाख्रल  
प्रमुख प्रशासकीय अधिकृत

प्रमुख परामर्शकारी अधिकारी  
महोदय महोदय

१४. परिवारको सदस्य र रोजगारीको अवस्था (निवेदक सहित):

| क्र. सं. | नाम | निवेदकसँगको नाता | नागरिकता / राष्ट्रिय परिचय पत्रको विवरण |           |             | जन्म मिति | शैक्षिक योग्यता<br>(निरक्षर / साक्षर / आधारभूत / माध्यमिक / उच्च माध्यमिक / स्नातक या सो भन्दा बढि) | स्वदेश तथा विदेशमा रोजगार या स्वरोजगारमा संलग्न? | सामाजिक सुरक्षा कोष वा अन्य सरकारी कोष वा रोजगारदाताबाट कुनै सहायता या आम्दानी? |
|----------|-----|------------------|-----------------------------------------|-----------|-------------|-----------|-----------------------------------------------------------------------------------------------------|--------------------------------------------------|---------------------------------------------------------------------------------|
|          |     |                  | नंवर                                    | जारी मिति | जारी जिल्ला |           |                                                                                                     |                                                  |                                                                                 |
| १        |     | (निवेदक)         |                                         |           |             |           |                                                                                                     | छ/छैन                                            | लिइरहेको / नरहेको                                                               |
| २        |     |                  |                                         |           |             |           |                                                                                                     |                                                  |                                                                                 |
| ३        |     |                  |                                         |           |             |           |                                                                                                     |                                                  |                                                                                 |
| ४        |     |                  |                                         |           |             |           |                                                                                                     |                                                  |                                                                                 |
| ५        |     |                  |                                         |           |             |           |                                                                                                     |                                                  |                                                                                 |
| ६        |     |                  |                                         |           |             |           |                                                                                                     |                                                  |                                                                                 |

(निवेदनको बुँदा (३) (उ) अनुसारको सबै परिवारको संख्याको विवरण उल्लेख गर्नु पर्नेछ । फाराममा परिवारको संख्या अनुसार रो थपघट गर्न सकिनेछ ।)

१५. परिवारको वार्षिक आय: रु. .... (अक्षरेपी .....)

१६. कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक पुर्वाधार विकासको निर्माण तथा मर्मत कार्यमा संलग्न हुन ईच्छुक हुनु हुन्छ ? (कुनै एकमा ✓ लगाउनुहोस्)

(यदि उत्तर 'छैन' भएमा बुँदा २० मा जानुहोस् )

छु

छैन

१७. सीपको विवरण:

| सीपको विवरण | दक्ष / अर्धदक्ष / अदक्ष |
|-------------|-------------------------|
|             |                         |
|             |                         |

१८. काममा खटिन चाहेको सम्भावित समय: ..... महिना देखि ..... महिना सम्म

१९. बैंक खाताको विवरण (उपलब्ध भएमा) बैंकको नाम: .....

बैंकको ठेगाना: ..... खाता नंबर: ..... खाताको प्रकार: .....

२०. निवेदक चालु आर्थिक वर्षको सूचिकृत बेरोजगार हो? (कुनै एकमा √ लगाउनुहोस्) हो होइन

(यदि उत्तर 'होइन' भएमा प्रश्न २१ मा जाने । यदि उत्तर 'हो' भएमा देहायको प्रश्नको उत्तर दिनु होस्।)

क) लाभग्राही परिचय पत्र नंबर .....

२१. निवेदक वैदेशिक रोजगारीबाट फर्किएको वा श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा जान नपाएको व्यक्ति हो?

(कुनै एकमा √ लगाउनुहोस्) हो होइन

(यदि उत्तर 'होइन' भएमा प्रश्न २२ मा जाने । यदि उत्तर 'हो' भएमा देहायको प्रश्नको उत्तर दिनु होस् )

देश ..... पासपोर्ट नं ..... .


विदेशमा गरेको कामसंग सम्बन्धित सीप .....

.....


.....

२२. उपरोक्त बमोजिमको विवरणहरु साँचो हो, झुठा ठहरे कानून बमोजिम सहुँला / बुझाउँला भनि सहिछाप गर्ने ।

निवेदकको नाम: ..... मिति: ..... हस्ताक्षर .....



दायाँ



बाँया

[कार्यालय प्रयोजनको लागि]

निवेदन दर्ता मिति: .....

उपरोक्त विवरणहरु पूर्ण तथा सहि छन् भनि प्रमाणित गर्ने वडा अध्यक्ष

नाम: ..... हस्ताक्षर .....